



माछापुच्छ्रे गाउँपालिका

Machhapuchchhre Rural Municipality

गाउँ कार्यपालिकाको कार्यालय

Office of the Rural Municipal Executive

लाहाचोक, कास्की

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको माछापुच्छ्रे गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयसँग सम्बन्धित सार्वजनिक विवरण (आ.व. २०७६।०७७ को अन्तिम त्रैमासिक)

१. निकायको स्वरूप र प्रकृति

- वि.सं. २०७३ साल फागुन २७ गते साविक माछापुच्छ्रे, सार्दीखोला, घाचोक, लाहाचोक, रिभान, धिताल, धम्पुस र ल्वाङघलेल गा.वि.स. मिलि माछापुच्छ्रे गाउँपालिकाको नामाकरण गरी स्थानीय तहको रूपमा माछापुच्छ्रे गाउँपालिकाको स्थापना गरिएको हो ।

२. निकायको काम, कर्तव्य र अधिकार

- स्थानीय सरकार सञ्चालन ऐन, २०७४, गाउँसभा सञ्चालन कार्यविधि, २०७४, गाउँपालिका (कार्यविभाजन) नियमावली, २०७४, गाउँपालिकाको (कार्य सम्पादन) नियमावली, २०७४, माछापुच्छ्रे गाउँपालिकाका पदाधिकारीहरूको आचार संहिता २०७४, माछापुच्छ्रे गाउँपालिकाको आर्थिक ऐन, २०७६, विनियोजन ऐन, २०७६ ले तोके अनुसार र अन्य गाउँपालिकाले निर्माण गरेका ऐन नियम अनुसार ।

३. कर्मचारी संख्या र कार्य विवरण

- स्वीकृत दरबन्दी १३० रहेको जसमा ११४ जना पदपूर्ति भएको ।

४. गाउँपालिकाबाट प्रदान गरिने सेवा

- गाउँपालिका (कार्यविभाजन) नियमावली, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोके अनुसार

५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार

- आधिकारिक-सांगठनिक ढाँचा अनुसार शाखाहरूको जिम्मेवारी तोकिएको ।

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

- दस्तुर र अवधि नागरिक वडापत्रमा उल्लेख गरिएको साथै नागरिक वडा पत्र र दस्तुरको विस्तृत विवरण वेवसाइटमा पनि राखिएको ।

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी:

- वार्षिक गाउँ विकास योजना गाउँपालिकाले स्वीकृत गर्ने गरेको
- अन्य निर्णयहरू गाउँ कार्यपालिकाले गर्ने गरेको

- अन्य नियमित कामहरू शाखा प्रमुखको सिफारिसमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबाट निर्णय हुने ।

८. निर्णय उपर उजुरी सूत्रे अधिकारी:

- अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत

९. सम्पादन गरेको कामको विवरण:

- योजनाहरू सम्झौता र फरफारक गरेको
- सरोकारवाला निकाय र व्यक्तिलाई मागेको अवस्थामा उपलब्ध गराउने गरिएको साथै सम्पूर्ण विवरणहरू वेवसाइटमा राखिएको
- राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरेको
- आर्थिक वर्ष २०७६/०७७ मा स्वीकृत कुल योजना र योजनाहरूको प्रगति अवस्था निम्नानुसार रहेको छ:

विषय	कुल योजना	सम्झौता भएका योजना	सम्पन्न भएका योजना	सम्पन्न हुन बाकि योजना
पुर्वाधार विकास	१२८	१२८	१२८	
सामाजिक विकास	५६	५६	५६	
आर्थिक विकास	२४	२४	२४	
सूशासन विकास	१६	१६	१६	
बन तथा बिपद व्यवस्थापन	१५	१५	१५	
खानि प्रभावित	३४	३४	३४	
शिक्षा विकास	७	७	७	
पुर्वाधार साझेदारी	९	९	९	
प्रदेश अन्तर्ग	१	१	१	
कृषि कुलो	५	५	५	
समपुरक कोष अन्तर्गत	५	५	०	५
सशर्त (स्वास्थ्य)	२	२	०	२
सशर्त (शिक्षा)	४	४	४	
जम्मा	३०६	३०६	२९९	७

- आर्थिक वर्ष २०७७/०७८ को लागि यस गाउँपालिकाको नीति तथा कार्यक्रम, बजेट र योजनाहरू गाउँसभामा प्रस्तुत भई पारित गरिएको ।

१०. अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकाकरीको नाम र पद:

- अध्यक्ष: कर्ण बहादुर गुरुङ्ग

- उपाध्यक्ष: कृष्ण कुमारी पौडेल दवाडी
- प्रवक्ता: पुर्ण बहादुर शाही
- प्रमुख प्रशासकीय अधिकृत: कुमान सिंह गुरूड
- सूचना अधिकारी: युवराज पौडेल (अधिकृत छैठौं)

११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

- यस अवधिमा विपद व्यवस्थापन कोष सम्बन्धी कार्यविधि, २०७६ पारित गरेको।
- विनियोजन ऐन, २०७७ र आर्थिक ऐन, २०७७ पारित गरेको।
- गाउँसभा र गाउँ कार्यपालिकाबाट स्वीकृत भएका ऐन कानूनहरू वेवसाइटमा राखिएको छ।
- हालसम्म स्वीकृत भएका ऐन र निर्देशिकाहरूको छुट्टाछुट्टै संगालो प्रकाशन गरिएको छ।

१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

- गाउँपालिका स्थापना कालदेखि हालसम्मको आम्दानी खर्चहरूको विवरण वेवसाइटमा राखिएको छ।
- आ.व. २०७६।०७७ को अन्तिम चौमासिक अर्थात् असार मसान्तसम्मको यथार्थ आम्दानी ७२,६४,१०,४०३.५३/- र कुल खर्च ५२,१९,९७,७७२/- भएको छ। आर्य व्ययको विवरण यस प्रकार रहेको छ:

आय व्यय विवरण २०७६।७७					
क्र.स	स्रोत	बजेट	निकासा	खर्च	बाँकी
१	संघ वित्तिय समानीकरण अनुदान	९३१०००००.००	९३१०००००.००	७९९६०५५.४००	१३१३९४४६.००
२	संघीय सरकार राजस्व बाँडफाँड	८७७००००.००	५८७६४७४२.००	५०८८२३७९.००	७८८२३६३.००
३	प्रदेश सरकार राजस्व बाँडफाँड	२९७३०००.००	२७०२०००.००	३१४०५७.००	२३८७९४३.००
४	संघ समपूरक अनुदान	१३२०००००.००	१३२०००००.००	०.००	१३२०००००.००
५	प्रदेश वि समानीकरण अनुदान	११९४३०००.००	११९४३०००.००	०.००	११९४३०००.००
६	प्रदेश समपूरक अनुदान	१०००००००.००	५००००००.००	०.००	५००००००.००
७	प्रदेश समपूरक अनुदान(भवन)	५००००००.००	५००००००.००	०.००	५००००००.००
८	आन्तरीक स्रोत(जि.स.स)	५९९४०६४.००	४१९५८४५.००	९६४११६.००	३२३१७२९.००
९	जनसहभागीता(खेल मैदान)	७९३०००.००	७९३०००.००	०.००	७९३०००.००
१०	अन्य अनुदान(आइटि अफिसर)	३५८४०२.००	२७९९३०.००	२७९९३०.००	०.००
११	विपेश अनुदान	१५००००००.००	१५००००००.००	३२६८४०८.००	११७३१५९२.००
१२	आन्तरीक स्रोत	१४५५००००.००	३८४६९०००.००	३५१५६९०५.००	३३१२०९५.००
१३	बैंक मौज्जात	१००६०३४३५.६४	१००६०३४३५.६४	७५०००००.००	९३१०३४३५.६४
१४	शर्त अनुदान	२२०५३६०००.००	२२०५३६०००.००	२२०५३६०००.००	०.००
	जम्मा	५०२८२०९०१.६	५६९५८६९५.२.६	३९८८६२३४९	१७०७२४६०४

- आन्तरिक लेखापरीक्षण शाखाको स्थापना भएको र कर्मचारी पदपूर्ति पनि भएको छ। साथै गत आ.व. (२०७५/०७६) को अन्तिम लेखापरीक्षण सम्पन्न भई प्रतिवेदन पनि प्राप्त भएको।

मिति: २०७७।०४।१३